

नेपाल गजेट

भाग ४

श्री ५ को सरकारद्वारा प्रकाशित

काठमाडौं, माघ ११ गते २०२२ साल

श्री ५ को सरकार
अर्थ-मन्त्रालयको
सूचना

राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राष्ट्र ऋण नियमहरू, २०२० को नियम ४ को उप-नियम (१) बमोजिम राष्ट्र ऋण उठाउन ऋणपत्र निष्काशित गरेको छ ।

सो ऋणपत्रको जम्मा मूल्य भुक्तानी अवधि, व्याजको दर, व्याज भुक्तानी समय र अन्य शर्तहरू निम्नबमोजिम खुलाइएको छः-

१. ऋणको नामः- यस ऋणको नाम विकास ऋण (ढटक) २०३२ रहेको छ ।
२. ऋणको उद्देश्यः- विभिन्न विकास योजनाहरूलाई चाहने खर्च पूर्ति गर्नको लागि यो ऋण उठाइएको छ ।
३. निष्काशित ऋणको रकमः- यो ऋणको जम्मा रकम रु. ७५,००,०००।- (पचहत्तर-लाख) को हुने छ ।
४. ऋणको व्ययभारः- यो ऋणको व्ययभार श्री ५ को सरकारको सञ्चित कोषप्रति हुनेछ ।

(७)

६५९

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५. ऋणपत्रको रकम:- यी ऋणका ऋणपत्रहरू रु. २५१-, रु. ५०१-, रु. १००१-, रु. १०००१-, रु. १००,००२ रु. १,००,०००१- का गरी जम्मा छ प्रकारका हुनेछन् ।
६. ऋणपत्र विक्री अवधि:- यी ऋणका ऋणपत्रहरूको विक्री अवधि २०२२ साल फागुन १ गतेदेखि २०२२ साल फागुन मसान्तसम्मको हुने छ ।
तर आवश्यक देखिएमा फागुन मसान्त अगावै पनि अर्को सूचना निष्काशित गरी विक्री बन्द गर्न सकिने छ ।
७. ऋणपत्रको विक्री:- ऋणपत्रहरूको विक्री ऋणपत्रमा उल्लेख गरेबमोजिम पूरापूर मूल्यमा मात्र हुने छ ।
८. ऋणपत्र खरीद गर्न दरखास्त दिनुपर्ने:- (१) ऋणपत्र खरीद गर्नको लागि नेपाल राष्ट्रबैंकले तोकिदिएको ढाँचामा नेपाल राष्ट्रबैंकमा वा त्यसको जुनसुकै शाखा, उप-शाखा, प्रशाखा र डिपोमा समेत दरखास्त दिन सकिने छ ।
(२) उप-दफा (१) बमोजिम दरखास्त दिँदा जतिको ऋणपत्र खरीद गर्न चाहिएको छ, त्यसको पूरा रकम नेपाल राष्ट्रबैंकमा वा त्यसका शाखा, उप-शाखा, प्रशाखा, डिपोमा बुझाई त्यसको रसीद दरखास्तसाथै पेश गर्नुपर्दछ ।
(३) उप-दफा (१) बमोजिमको दरखास्तफाराम नेपाल राष्ट्रबैंकका सबै अफिसहरूमा निःशुल्क पाइने छ ।
९. बढी रकम स्वीकार गर्ने नगर्ने अधिकार:- चाहिएको भन्दा बढी ऋण प्राप्त भएमा त्यसलाई स्वीकार गर्ने नगर्ने अधिकार श्री ५ को सरकारको हुने छ ।
१०. बाँड-फाँड गर्ने अधिकार:- प्राप्त ऋणपत्रहरूको बाँड-फाँड गर्ने अधिकार राष्ट्रबैंकलाई प्रदान गरिएको छ ।
११. स्वीकृत नभएको ऋण फिर्ता हुने:- स्वीकृत नभएका रकम नेपाल राष्ट्रबैंकबाट यथा-शीघ्र दरखास्तवालालाई फिर्ता दिइने छ यसरी फिर्ता दिएको रकमको व्याज दिइने छैन ।
१२. स्वीकृत ऋणको प्रमाणपत्र दिने:- स्वीकृत भएका ऋणको प्रमाणपत्र षटक सर्टिफिकेटको रूपमा दरखास्तवालालाई दिइने छ । यस्तो सर्टिफिकेट नेपाल राष्ट्रबैंकको ऋण विभागले दिने छ ।
१३. ऋणको व्याज:- ऋणको व्याज २०२२ साल चैत्र १ गतेदेखि वार्षिक सयकडा सातका दरले दिइने छ । यसको व्याज प्रत्येक ६।६ महीनामा दिइने छ ।
१४. ऋणको साँवा भुक्तानी:- यो ऋणको साँवाको भुक्तानी अवधि २०२२ साल फागुन मसान्तपछि दिइने गरी तोकिदिएको छ ।